

- फोस्फोब्याक्टेरिया:** यो एक किसिमको व्याक्टेरिया हो। यसले माटोमा रहेको अघुलनसिल फस्फोरसलाई घुलनसिल बनाई बिरुवालाई उपलब्ध गराउँछ। यो बजारमा विभिन्न नामले उपलब्ध छ। यसको प्रयोग बाट फस्फोरस मलको १५ देखि २५ प्रतिसत सम्म कटौती गर्न सकिन्छ। यसको प्रयोग पनि एजोटोब्याक्टर जस्तै गर्न सकिन्छ।
- ट्राईकोडर्मा:** यो एक किसिमको ढद्रसी हो। यसले नसरी व्याडमा लाग्ने बिरुवा ढल्ने तथा जरा कृहिने विभिन्न ढुसि जन्य रोग नियन्त्रण गर्न मद्दत गर्दछ। गोठेमल/कम्पोष्टमा यो जीवाणुको छिटो विकास हुन्छ। तसर्थ कम्पोष्ट मलमा यो जीवाणु मिसाएर प्रयोग गर्दा विभिन्न रोग नियन्त्रण हुने भएकोले जैविक रोग नियन्त्रण तथा प्राँगारिक खेतीमा यो निकै उपयोगि हुन्छ।

राईजोबियम जिवाणुमल बीउ उपचार गर्नको लागि १ लिटर पानीमा १० ग्राम चिनि वा सख्तर राम्रो सांग घुल्ने गरी उमाल्नु पर्दछ र उक्त घोल सेलाए पछि १ प्याकेट (२०० ग्राम) जिवाणु मल राख्नु पर्दछ। त्यसपछि जिवाणु मलको घोललाई बीउमा छरी राम्ररी मिलाउनु पर्दछ। जीवाणु मल र बीउ मिसाउँदा जीवाणु मल सबै बीउको सतहमा लाग्ने तर अधिक भोल (चुहिने किसिमले) नरहने गरी मिसाउनु पर्दछ। यसो गर्दा जिवाणुमल बीउको सतहमा टासिएर रहन्छन्। यसरी उपचार गरिएको बीउलाई केही बेर छायाँमा सुकाइन्छ र बारीमा रोप्न तयार हुन्छ। कुनै पनि जिवाणु मलले उपचार गरेको बीउ तथा माटोमा विषादीले उपचार गर्नु हुदैन। बिषादि प्रयोग गरेमा जिवाणुमल प्रयोगको काम प्रभावहिन बन्न जान्छ।



प्रदेश सरकार  
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय  
कृषि विकास निर्देशनालय  
**माटो तथा मल परीक्षण प्रयोगशाला**  
गण्डकी, प्रदेश

## बायो फटिलाईजर (जिवानु मल) एक परिचय




प्रदेश सरकार  
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय  
कृषि विकास निर्देशनालय

**माटो तथा मल परीक्षण प्रयोगशाला**  
गण्डकी, प्रदेश

## बायो फर्टिलाईजर (जिवाणु मल) एक परिचय

बायुमण्डलको ७९ प्रतिशत भाग नाइट्रोजन ले ओगटेको हुन्छ। बायुमण्डलमा यति प्रचुर मात्रामा नाइट्रोजन भए पनि यो बिरुवाले सोभै लिन सक्दैन। तर बिरुवाको एउटा समुह, जसलाई हामी कोशेबाली भनेर चिन्दौं, मा यस्तो क्षमता हुन्छ जसले हावामा भएको नाइट्रोजन लाई एक किसिमको जिवाणु, जसलाई राईजोबियम भनिन्छ, को सहायताले प्रयोग गर्न सक्छन्। यस्ता धेरै किसिमका शुद्ध जिवाणुहरु छन् जसले बिभिन्न तरिकाबाट माटोमा अथवा बिरुवामा आवस्यक पोषक तत्वहरुको परिपुर्तिमा सहयोग पूर्याउदछन्। यस्ता शुद्ध जिवाणुहरुलाई संक्रमणहित तरिकाबाट संख्या बृद्धि गराई व्यावसायिक रूपमा बिकि बितरणकालागि

- हावामा अदृश्य नाईट्रोजन बिध्यान छ। तर पनि यो तत्व संसारका सबै जस्तो ठाँडमा बिरुवालाई अभावको अवस्थामा छ।
- किनकि, हावामा भएको नाईट्रोजन बिरुवाले लिन सक्ने अवस्थामा छैन।
- नाईट्रोजन अद्यन्ती अस्थिर पर्याप्तीको हुन्छ। धेरै मावामा उड्हेर र चूल्हाएर नोक्सान हुने गर्दछ।
- हावामा भएको नाईट्रोजन बाट नै कारब्नानामा रासायनिक मल बनाइन्छ।
- हावामा भएको नाईट्रोजनलाई शुद्ध जिवाणुले स्थिरकरण गरी बिरुवाले लिन सक्ने बनाउँदछ।



तयार गरिएको बस्तुनै जिवाणु मल अर्थात बायो फर्टिलाईजर हो।

कोशे बालीले हावाबाट जम्मा गरेको नाइट्रोजन को केही भाग आफूले उपभोग गर्दछन् भने केहि भाग

राईजोबियम जिवाणुले कोशेबालिको जरामा गिर्खा बनाई हावामा रहेको नाइट्रोजन स्थिरकरण गरी बिरुवाले लिन सक्ने एमोनिया बनाई बिरुवा तथा माटोमा उपलब्ध गराउँछ।



माटोमा जम्मा गर्दछन् जुन पछि लगाउने बालीले प्राप्त गर्दछ। यसको साथै कोशे बालीको जरा अन्न बालीको तुलनामा बढी गहिरो सम्म जाने हुंदा, अन्न बाली ले लिन नसक्ने तल्लो तहको खाद्यतत्व पनि कोशेबालीले तानेर माथिल्लो तहमा ल्याई माटो मलिलो बनाई दिन्छ। केही कोशेबालीहरुले हावाबाट जम्मा गर्ने नाइट्रोजन को मात्रा तल दिइएको छ।

बालीको नाम	नाइट्रोजन स्थिरकरण के.जी.। हे.
गहत	४५-५२
केराउ	५२-७७
भटमास	६०-१६८
चना	१०३
बोडी	७३-३५४
सिमी	४०-७०
मसुरो	८८-११४
अरहर	१६८-२८०

## बायो फर्टिलाईजर/ जिवाणु मलका प्रकारहरू

- प्रभावकारी सुक्ष्म जीवाणु:** यो बिभिन्न सुक्ष्म जीवाणुको मिश्रण हो। यसको प्रयोग कम्पोट मल तयार गर्ने जोरनको रूपमा प्रयोग गरिन्छ। यसको प्रयोग बाट मल छिटो तयार हुनुको साथै उत्पादीत मलले बाली बिरुवाको बृद्धि बिकासमा पनि सकारात्मक भुमिका खेल्ने कुरा यसको प्रयोग गर्ने कृषकहरु बताउँछन्।
- राईजोबियम:** कोशेबालीले राईजोबियम नामक व्याक्टेरियाको सहायता बाट नाइट्रोजन जम्मा गर्दछ। पहिले कोशे बाली लगाउने ठाउंमा यि जिवाणुहरु माटो मै छुन्छन् तर नयां ठाउंमा कोशे बाली लगाउन्दा यि जिवाणु मलले वीउ उपचार गरी लगाउदा बढी फाईदा हुन्छ।
- एजोटोब्याक्टर:** यो एक किसिमको व्याक्टेरिया हो। पाकेको कम्पोष्टमा यसको प्रयोग गर्दा यसको सँख्या छिटै बढ्दछ, २ कम्पोष्ट सँगै मिसाइ २ हप्ता जती राखी माटोमा प्रयोग गर्दा यसले स्वतन्त्र रूपमा नाइट्रोजन स्थिरीकरण गरी नाईट्रोजन मलको २० प्रतिसत सम्म कटौती गर्न सकिन्छ। नाईट्रोजन स्थिरीकरण सँगै यसले बोट बिरुवाको बृद्धिवर्दक तथा रोग निरोधक रसायन पनि उत्पादन गरी उत्पादन बढाउँछ। यसको प्रयोग बाट १० देखि २० प्रतिसत सम्म बाली उत्पादन बढ्ने रिपोर्ट छ। यसको प्रयोग बीउ सँग मिसाएर वा बिरुवा रोप्नु अघि यसको भोलमा जरा डुबाएर पनि रोप्न सकिन्छ।